

आपत्कालीन सानो रकम कोष - समग्र सहयोग कोष (विशेष ऋण) लिएका व्यक्तिहरूलाई ~फिर्ता मिनाहाको जानकारी~

तपाईंले ऋण लिएको आपत्कालीन सानो रकम कोष - समग्र सहयोग कोष (विशेष ऋण) रेडवा 5 साल (2023 साल) देखि ऋण फिर्ता गर्ने क्रम सुरु हुन्छ। यो कोषमा सरकारले तोकेको सर्तमा पर्यो भने “फिर्ता मिनाहा (ऋण फिर्ता गर्न नपर्ने)” हुन्छ।

तपाईंपनि “फिर्ता मिनाहा”मा पर्नुहुन्छ कि, राम्ररी पढेर प्रक्रियामा जानुहोस्।

1 फिर्ता मिनाहाको प्रक्रियाको बारे

फिर्ता मिनाहाको प्रक्रिया ऋण लिएको कोषको प्रकारअनुसार बेग्ला-बेग्लै वर्षमा गरिने छ।

रेडवा 4 साल(2022 साल)मा फिर्ता मिनाहाको प्रक्रिया गर्न सक्ने कोष, “आपत्कालीन सानो रकम कोष” र “समग्र सहयोग कोष(पहिलो ऋण)” हुन्।

※यस पालिको दायरा रातो रंगले घेरेको कोष (रेडवा4साल 3महिना सम्मको ऋण आवेदन)

कोषको प्रकार	आपत्कालीन सानो रकम कोष	समग्र सहयोग कोष (पहिलो ऋण: 1~3महिना)	समग्र सहयोग कोष (लम्ब्याइएको ऋण: 4~6महिना)	समग्र सहयोग कोष (पुनः ऋण)
फिर्ता मिनाहाको प्रक्रिया गर्ने वर्ष	रेडवा 4 साल (2022 साल)		रेडवा 5 साल (2023 साल)	रेडवा 6 साल (2024 साल)

समग्र सहयोग कोषको लम्ब्याइएको ऋण, पुनः ऋणको बारेमा, रेडवा 5 साल(2023 साल)पछाडि जानकारी दिइने छ।

2 रेइवा 4 साल (2022 साल) मा फिर्ता मिनाहा हुने सर्तबारे

रेइवा 3 आर्थिक वर्ष(2021 आर्थिक वर्ष), अथवा रेइवा 4 अर्थिक वर्ष(2022 आर्थिक वर्ष)मा, “तपाईं(ऋण लिएको व्यक्ति)” र “तपाईं(ऋण लिएको व्यक्ति)को घरमूली” दुवै जना, “एउटै आर्थिक वर्ष”को “बसोबास कर समान दर र आय दर दुवै कर छुट(बसोबास कर तिर्न नपर्ने)” भएमा, फिर्ता मिनाहा हुनेछ।

3 फिर्ता मिनाहाको आवेदन गर्ने तरिका

○आवेदन अवधि रेइवा4साल(2022साल)6महिना~8महिना31तारिख(त्यही दिनको पोस्टमार्कसम्म स्वीकार्य)

※”आवेदन अवधि” नागिसकेको अवस्थामा, जस्तो सुकै कारण भएपनि स्वीकार नगरिने भएकोले होसियार हुनुहोस्।

○आवेदन दिने ठाउँ समाज कल्याण निगम फुकुसिमा प्रान्त समाज कल्याण परिषद्

※यो कागजात सँगै हालिएको खाममा राखेर हुलाकद्वारा पठाउनुहोस्।

○आवश्यक कागजात

①मिनाहा आवेदन फारम(संलग्न भएको कागजात, हरेक कोषको लागि चाहिन्छ।)

क. आपत्कालीन सानो रकम कोष: गुलाबी रंगको मिनाहा आवेदन फारम

ख. समग्र सहयोग कोष(पहिलो ऋण): हल्का हरियो रंगको मिनाहा आवेदन फारम

②सँगै बस्ने परिवार सबैको बसोबास पत्र (सँगै बस्ने परिवार सबैको बारेमा लेखिएको अनि घरमूलीको नाम र घरमूलीसँगको सम्बन्धको बारेमा लेखिएको, मिनाहा आवेदन गर्ने दिनभन्दा अगाडिको 3 महिना भित्रमा जारी गरिएको हुनुपर्छ)

③बसोबास कर प्रमाणपत्र (वा कर छुट प्रमाणपत्र)

※”तपाईं(ऋण लिएको व्यक्ति)” र “तपाईं(ऋण लिएको व्यक्ति)को घरमूली” दुवै “एउटै आर्थिक वर्ष”मा जारी गरिएको हुनुपर्छ (ऋण लिएको र घरमूली एउटै व्यक्ति भएमा 1 प्रति)

※”कर प्रमाणपत्र”को “कर रकम”मा “सुन्य” हुनुपर्छ। खाली हुनु हुँदैन।

“कर प्रमाणपत्र”(वा कर छुट प्रमाणपत्र)

रेइवा3आर्थिक वर्ष:रेइवा3साल 6महिनामा जारी गरिएको प्रमाणपत्र

(रेइवा2साल 1~12माहिना सम्मको आय लेखिएको छ)

रेइवा4आर्थिक वर्ष:रेइवा4साल 6महिनामा जारी गरिने प्रमाणपत्र

(रेइवा3साल 1~12माहिना सम्मको आय लेखिएको छ)

4 फिर्ता मिनाहा हुन्छ कि हुँदैन? (2को फिर्ता मिनाहा सर्त

पक्का गर्नुहोस्)

फिर्ता मिनाहाको सर्तमा पर्छ कि पर्दैन, सो पक्का गर्नुहोस्।

अहिले तपाईं “घरमूली” हुनुहुन्छ?

हो

होइन

ऋण लिएको बेलाको घरमूली र अहिलेको घरमूली परिवर्तन भएको छ?

छ

छैन

अहिले तपाईं लाई बसोबास कर लगाइएको छ?

अहिले तपाईं वा घरमूलीमध्ये एक जनालाई बसोबास कर लगाइएको छ?

छ

छैन

थाह छैन

तपाईंलाई

घरमूलीलाई

दुवैलाई

थाह छैन



कर लगाइएको छ। कर लगाइएको छ। कर लगाइएको छैन



1

2-1

3

1

1

2-2

4

1 रेड्वा 4 साल(2022 साल)6 महिना भन्दा पछाडि नगरपालिका (गाउँपालिका)को कर विभागमा पक्का गर्नुहोस्।

रेड्वा 4 आर्थिक वर्ष(2022 आर्थिक वर्ष)मा “बसोबास कर छुट” भएको अवस्थामा फिर्ता मिहानाको दायरामा पर्छ।

2-1 तपाईं “बसोबास कर छुट” भएकोले फिर्ता मिनाहाको दायरामा पर्नुहुन्छ।

2-2 तपाईं र घरमूली “बसोबास कर छुट” भएकोले फिर्ता मिनाहाको दायरामा पर्नुहुन्छ।

3को “फिर्ता मिनाहा आवेदन” हेर्ने प्रक्रियामा जानुहोस्।


3 तपाईं “बसोबास कर छुट”मा पर्नुभएको छ कि छैन, सो पक्का गर्नुहोस्।

4 तपाईं र घरमूली “बसोबास कर छुट”मा पर्नुभएको छ कि छैन, सो पक्का गर्नुहोस्।

※रेड्वा 3 साल(2021 साल)1महिना, वा रेड्वा 4 साल(2022 साल)1महिनामा तपाईंको बसोबास पत्र भएको नगरपालिका वा गाउँपालिकामा प्राप्त गर्न सक्नुहुन्छ। नगरपालिकाको कर विभागमा पक्का गर्नुहोस्।

5 बसोबास करको बारेमा पक्का गर्नको लागि

※तपाईंको आय पेन्सनमात्र भएमा, नगरपालिकामा “कर छुट” भएको वा नभएको, सो पक्का गर्नुहोस्।



6 फिर्ता मिनाहा आवेदन प्रक्रियाको नतिजा चाहिं ?

○रेइवा 4 साल(2022 साल)10 महिना तिर सम्ममा फिर्ता मिनाहा भयो कि भएन भन्नेबारेमा कागजपत्रद्वारा जानकारी दिइनेछ।

※कागजपत्र नआएसम्म पर्खनुहोस्। नतिजाको बारेमा सोधपुछ नगर्नुहोस्।

○यदि फिर्ता मिनाहा नहुने भएमा, तपाईंको बैंक खाताबाट हरेक महिना स्वचालित रूपमा भुक्तानी गरिनेछ वा भुक्तानी पर्ची मार्फत भुक्तानी गर्नुहोस्। तपाईंको बैंक खाताबाट स्वचालित रूपमा भुक्तानी गर्न चाहनुहुन्छ भने, त्यही बैंक खाताको जानकारी पेस गर्नुहोस्।

7 सोधपुछ गर्न सक्ने ठाउँ

समाज कल्याण निगम फुकुसिमा प्रान्त समाज कल्याण परिषद् सामुदायिक कल्याण विभाग
(जीवन सहयोग विभाग)

फोन नम्बर 024-523-1250(बिहान 9 बजे~दिउँसो 5 बजे सम्म)

※शनिवार, आइतवार, राष्ट्रिय बिदा, नयाँ वर्षको छुट्टी बाहेक